

COVID-19

सशुल्क बिरामीको बिदा



कर्मचारीहरू

New York का कर्मचारीहरूले COVID-19 का कारण **अनिवार्य वा पूर्व-सावधानीपूर्वक क्वारेन्टिन/आइसोलेसनका आदेश** पालना गरिरहेका बेला उनीहरूलाई रोजगारी सुरक्षा र आर्थिक भत्ताको ग्यारेन्टी दिइन्छ।

तपाईंले अनिवार्य वा पूर्व-सावधानीपूर्वक क्वारेन्टिन आदेश पालना गरिरहनुभएको छ भने तपाईंले निम्न सुरक्षा तथा लाभहरू पाउने अधिकार छ:

तपाईं **10 जना वा कम** कर्मचारी भएको व्यवसायका लागि काम गर्नुहुन्छ र गत वर्ष उक्त व्यवसायको कुल आमदानी **\$1 मिलियनभन्दा कम** थियो भने तपाईंसँग निम्न अधिकार छ:

- क्वारेन्टिन आदेशका अवधिभरि रोजगारीको सुरक्षाको ग्यारेन्टी।
- तपाईंको रोजगारदाताको अवस्थित नीतिमार्फत सशुल्क पारिवारिक बिदा (PFL) र अक्षमता लाभ (DB)। तपाईंले आफ्नो अनिवार्य वा पूर्व-सावधानीपूर्वक क्वारेन्टिनका अवधिभरि प्रति हप्ता संयोजित रूपमा अधिकतम \$2,884.62 प्राप्त गर्न सक्नुहुन्छ।

तपाईं **10 जना वा कम** कर्मचारी भएको व्यवसायका लागि काम गर्नुहुन्छ र गत वर्ष उक्त व्यवसायको कुल आमदानी **\$1 मिलियनभन्दा बढी** थियो भने तपाईंसँग निम्न अधिकार छ:

- **कम्तीमा पनि 5 दिनका लागि COVID-19 को सशुल्क बिरामीको बिदा** र क्वारेन्टिन आदेशका अवधिभरि रोजगारीको सुरक्षाको ग्यारेन्टी।
- COVID-19 का यी सशुल्क बिरामी बिदाका दिनपछि तपाईं आफ्नो कर्मचारीको अवस्थित नीतिअनुसार PFL र DB का लागि योग्य हुन सक्नुहुन्छ। तपाईंले आफ्नो अनिवार्य वा पूर्व-सावधानीपूर्वक क्वारेन्टिनका अवधिभरि प्रति हप्ता संयोजित रूपमा अधिकतम \$2,884.62 प्राप्त गर्न सक्नुहुन्छ।

तपाईं **11-99** जना कर्मचारी भएको व्यवसायका लागि काम गर्नुहुन्छ भने तपाईंसँग निम्न अधिकार छ:

- **कम्तीमा पनि 5 दिनका लागि COVID-19 को सशुल्क बिरामीको बिदा** र क्वारेन्टिन आदेशका अवधिभरि रोजगारीको सुरक्षाको ग्यारेन्टी।
- COVID-19 का यी सशुल्क बिरामी बिदाका दिनपछि तपाईं आफ्नो कर्मचारीको अवस्थित नीतिअनुसार PFL र DB का लागि योग्य हुन सक्नुहुन्छ। तपाईंले आफ्नो अनिवार्य वा पूर्व-सावधानीपूर्वक क्वारेन्टिनका अवधिभरि प्रति हप्ता अधिकतम \$2,884.62 प्राप्त गर्न सक्नुहुन्छ।

तपाईं **100** जना वा बढी कर्मचारी भएको व्यवसायका लागि काम गर्नुहुन्छ भने तपाईंसँग निम्न अधिकार छ:

- क्वारेन्टिन आदेशका अवधिभरि रोजगारीको सुरक्षाको ग्यारेन्टी।
- **क्वारेन्टिनको आदेशका अवधिभरि कम्तीमा पनि COVID-19 का 14 दिनको सशुल्क बिरामी बिदा।**

तपाईं सार्वजनिक रोजगारदाता (कर्मचारीहरूको सङ्ख्या जतिसुकै भएता पनि) का लागि काम गर्नुहुन्छ भने तपाईंसँग निम्न अधिकार छ:

- **क्वारेन्टिनको आदेशका अवधिभरि कम्तीमा पनि COVID-19 का 14 दिनको सशुल्क बिरामी बिदा।**

महत्वपूर्ण नोटहरू:

- **तपाईं क्वारेन्टिनमा हुनुहुन्छ तर घरबाटै काम गर्न सक्षम हुनुहुन्छ भने तपाईं यी लाभहरूका लागि योग्य हुनुहुन्न।**
- New York को COVID-19 क्वारेन्टिन बिदाका लाभहरू क्वारेन्टिन वा आइसोलेसनका आदेशका अवधिभरि मात्र उपलब्ध हुन्छन्। कुनै व्यक्तिले उपान्त क्वारेन्टिन वा आइसोलेसनको आदेश पालना गर्न आवश्यक नभएपछि उनीहरू New York को COVID-19 क्वारेन्टिन बिदाका लाभहरूका लागि योग्य हुने छैनन्।
- COVID-19 का कारण तपाईंको व्यवसाय बन्द छ भने तपाईंका कर्मचारीहरूले तुरुन्तै बेरोजगारी बीमाका लागि आवेदन दिन सक्छन्।

प्रश्नहरू:

- थप जानकारीका लागि कृपया paidfamilyleave.ny.gov/COVID19 मा जानुहोस्
- COVID-19 सशुल्क बिरामी बिदा हटलाइन: 844-337-6303